

मिति २०७८ साल जेष्ठ ०९ गतेको गाउँ कार्यपालिका बैठकको निर्णय

प्रस्तावित विषयहरू:-

१. समीक्षा तथा प्रतिवेदन सम्बन्धमा ।
२. कोभिड १९ महामारी व्यवस्थापन सम्बन्धमा ।
३. लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७८ सम्बन्धमा ।
४. सार्वजनिक सेवा प्रवाह सम्बन्धमा ।
५. सार्वजनिक सेवाको मापदण्ड, २०७८ सम्बन्धमा ।
६. व्याक हु लोडर सञ्चालन सम्बन्धमा ।
७. साना सिंचाई कार्यक्रमको बजेट प्रतिबद्धता सम्बन्धमा ।
८. साना सिंचाई कार्यक्रम अन्तर्गत आ.व. २०७७/७८ मा सञ्चालित आयोजनाको भुक्तानी सम्बन्धमा ।
९. बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा ।
१०. विविध सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भएको अवस्थामा अझ यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा कोभिड १९ महामारी व्यवस्थापन सम्बन्धमा मिति २०७८।०१।१९ को कार्यपालिका बैठकको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन भईरहेको र सो सम्बन्धमा थप देहाय बमोजिम गर्ने सर्वसम्मत निर्णय गरियो ।
  - क) साँघुटार र सिरिसे नाकामा सञ्चालित हेल्थ डेस्कको प्रभावकारिता थप अभिवृद्धि गरि जनचेतना तथा Contact Tracing को औजारको रूपमा प्रयोग गर्ने ।

- ख) वडा कार्यालय, स्वास्थ्य संस्था, गाउँघर क्लिनिक, खोप क्लिनिक, सुरक्षा निकाय तथा वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालित योजनाहरूलाई अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने ।
- ग) महामारीबाट बच्ने उपाय तथा होम क्वारेन्टिन, होम आईसोलेसन, संक्रमित बिरामीको स्वास्थ्य स्याहार सम्बन्धमा प्रचार प्रसार गर्न सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा म.स्वा.से. तथा सुरक्षाकर्मी परिचालन गर्ने ।
- घ) बजार व्यवस्थापन भवनमा निर्माण भएको क्वारेन्टिन दुरुस्त अवस्थामा राख्ने तथा आवश्यक भए तत्काल त्यसमा ३२ शैय्या व्यवस्थापन गर्ने ।
- ङ) ५ शैय्याको कोभिड १९ अस्थायी अस्पताल अत्यावश्यक सेवा सहित दुरुस्त अवस्थामा राख्ने ।
- च) सार्वजनिक सेवा सम्बन्धमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने ।
- छ) रोगको निदान, उपचार व्यवस्थापन, प्रचार प्रसार तथा अनुगमनका लागि म.स्वा.से., स्वास्थ्यकर्मी, स्वास्थ्य संयोजक, कार्यालय प्रमुख तथा जनप्रतिनिधिको सञ्जाललाई थप सकृय बनाई प्रभावकारी परिचालन गर्ने ।
- ज) स्वास्थ्य संयोजक, पालिका प्रहरी तथा सुरक्षाकर्मी सहितकोको अनुगमन समिति बनाई वडा वडामा गई होम क्वारेन्टिनमा बसेको सम्बन्धमा र महामारी नियन्त्रण सम्बन्धमा भए गरेका कृयाकलापहरूको अनुगमन गर्ने ।
- झ) अनुगमन सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल परिचालनका लागि अनुरोध गर्ने ।
- ञ) शंकस्पद बिरामीको निदानका लागि RT PCR र Antigen Test को दायरा विस्तार गर्ने ।
- ट) काठमाडौं तथा विदेशबाट आएका व्यक्तिलाई होम क्वारेन्टिनमा बस्न प्रेरित गर्ने।
- ठ) संक्रमित बिरामीको उपचारका लागि आवश्यक रूपमा स्वास्थ्यकर्मी परिचालन गर्ने र आवश्यक औषधी तथा स्वास्थ्य सामग्री निशुल्क गाउँपालिकाबाट उपलब्ध गराउने ।
- ड) कोभिड १९ बिरामी सम्बन्धित अस्पतालसम्म पुर्याउन एक थान गाडी भाडामा राख्न प्रकृया अगाडी बढाउने र गाउँपालिकाको गाडी पनि तयारी अवस्थामा राख्ने ।

- ढ) लिखु चौथो जल विद्युत आयोजनाद्वारा सञ्चालित एम्बुलेन्स कोभिड १९ महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने ।
- ण) एम्बुलेन्स खरिद प्रकृया तत्काल अगाडी बढाउने ।
- त) महामारी व्यवस्थापनका लागि संघीय तथा प्रदेश सरकार, माननीय सांसद, जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, सुरक्षा निकाय, संघ संस्था, सरोकारवाला, राजनीतिक दल लगायत संग प्रभावकारी समन्वय गर्ने ।
- थ) महामारी व्यवस्थापनका लागि देहाय बमोजिमका आवश्यक स्वास्थ्य तथा अन्य सामग्री एवं स्वयं सेवाका लागि सरोकारवाला सबै संग सहयोगको अपील गर्ने ।

- १.भाईरस ट्रान्सपोर्ट मेडिया (VTM): २००० थान
- २.Antigen Kit: २५०० थान
- ३.PPE: ५०० थान
- ४.स्यानिटाईजर: ५०० मि.लि. को ५०० बोतल
- ५.सर्जिकल मास्क: १०००० थान
- ६.KN 95 मास्क: १००० थान
- ७.फेस शिल्ड: ५०० थान
- ८.ग्लोभ्स: १०००० थान
- ९.Disinfection Sprayer: १० थान
१०. Disinfectant: ५० प्याकेट
११. अक्सिजन सिलिन्डर सेट (१०.२ लि.): १० थान
१२. अक्सिजन सिलिन्डर सेट (२ लि.): १० थान
१३. अक्सिजन कन्सन्ट्रेटर: १० थान
१४. हेड क्याप: ५०० थान
१५. रियुजेबल गाउन: २० थान
१६. गम बुट: २५ थान
१७. अक्सिमिटर: १० थान

- द) राहत तथा अन्य सामग्री वितरण सम्बन्धमा एक द्वार नीति कडाईका साथ अवलम्बन गर्ने तथा यसका लागि सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गर्ने ।

३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिकाको विधेयक समितिबाट प्रस्ताव भएको कार्यविधि देहाय बमोजिम स्वीकृत गर्ने निर्णय गरियो ।

सि.नं.	विवरण	पारित विधि
--------	-------	------------

१.	लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७८	सर्वसम्मत
----	---	-----------

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा सार्वजनिक सेवा प्रवाहको क्रममा नागरिक वडापत्रको पूर्ण पालना भई सेवा प्रवाह भएको, सूचनाको हकलाई पूर्ण कार्यान्वयन गरिएको, गुनासो व्यवस्थापन गरिएको हुँदा गाउँ कार्यपालिका तथा मातहतका कार्यालयबाट सेवा प्रवाहको स्तर सन्तोषजनक रहेको र यसलाई कोभिड १९ महामारीको सन्दर्भमा संवेदनशील भई थप प्रभावकारी बनाउन सम्बन्धित पदाधिकारी तथा निकायले आवश्यक अनुगमन गरि कार्यपालिकामा प्रतिवेदन पेश गर्ने सर्वसम्मत निर्णय गरियो ।

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा विधेयक समितिबाट प्रस्तुत सार्वजनिक सेवाको मापदण्ड, २०७८ को मस्यौदा आवश्यक छलफलका लागि सम्पूर्ण कार्यपालिका सदस्यहरूलाई वितरण गर्ने सर्वसम्मत निर्णय गरियो ।

६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा व्याक हु लोडर सञ्चालनका लागि कार्यविधिको मस्यौदा तर्जुमा गरि विधेयक समितिले आगामी कार्यपालिका बैठकमा पेश गर्ने र कार्यविधि तर्जुमा नभए सम्मका लागि देहाय बमोजिम गर्ने सर्वसम्मत निर्णय गरियो ।

क) व्याक हु लोडर सञ्चालनका लागि हेभी ईक्वीपमेन्ट अपरेटर छनौटका लागि ७ दिने सूचना पुनः प्रकाशन गर्ने ।

ख) हेभी ईक्वीपमेन्ट अपरेटरको सेवा सुविधा अन्तर्गत मासिक तलब रु १२५००१- र प्रोत्साहन स्वरूप प्रति घण्टा मेशिन सञ्चालन गरे बापत रु २५०१- चालू आ.व.को कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको करार सेवा शुल्क र अन्य सेवा शुल्कबाट व्यवस्थापन गर्ने ।

ग) व्याक हु लोडर कुनै व्यक्ति, संस्था, उपभोक्ता वा निर्माण व्यवसायीलाई भाडामा दिँदा भाडामा लिने पक्षले मेशिन उपयोग गरेको समयको अपरेटर प्रोत्साहन भत्ता, ईन्धन खर्च र सामान्य ग्रीज, मोबिल लगायतका दैनिक खर्च व्यहोर्ने र प्रति घण्टा रु १०००१- का दरले सेवा शुल्क लिने ।

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा आ.व. २०७८/७९ मा सञ्चालन हुने देहायका साना सिंचाई आयोजनाको लागि आवश्यक बजेट रु. ४३,०९,९६०१- (अक्षरेपी रु त्रिचालीस लाख नौ हजार नौ सय साठी) मात्र बजेटको प्रतिबद्धता सम्बन्धित निकायमा पेश गर्ने सर्वसम्मत निर्णय गरियो ।

क) सेतो पहिरो जामुनेटोल सिंचाई योजना, लिखु ४

- ख) पावर हाउस ओखले बेसी सिंचाइ योजना, लिखु ४
- ग) डुडे खोला माटेबेसी सिंचाइ योजना, लिखु ६
- घ) साकले मझुवा सिंचाइ योजना, लिखु ८
- ङ) डुडे खोला खुदुकी सिंचाइ योजना, लिखु ८
- च) लेती खोला पिपल डाँडा सिंचाइ योजना, लिखु ९
- छ) सेलेले बोलकती सिंचाइ योजना, लिखु ९

८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा साना सिंचाई कार्यक्रम अन्तर्गत आ.व. २०७७/७८ मा सञ्चालित आयोजनाहरूको सम्झौता बमोजिम कार्य सम्पन्न भईसकेको र नेपाल सरकारको श्रोतबाट विनियोजित रकम निकासो नभएकोले सो आयोजनाहरूको फरफराक गरि अन्तिम भुक्तानी गर्न नसकिएको हुँदा नेपाल सरकारको श्रोतबाट निकासो हुनुपर्ने रकम निकासो भए पश्चात श्रोत मिलान गर्ने गरि हाल लाई स्वीस सरकार श्रोतबाट प्राप्त रकमबाट अन्तिम भुक्तानी गर्ने सर्वसम्मत निर्णय गरियो ।

९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा आगामी आ.व.को बजेट तथा कार्यक्रमका लागि वडा समितिको बजेट सिलिङ्ग देहाय बमोजिमको आधारमा निर्धारण गर्ने सर्वसम्मत निर्णय गरियो ।

क) जनसंख्या:	४०%
ख) भुगोल:	४०%
ग) राजश्व क्षमता:	२०%

१०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा आवश्यकताका आधारमा आगामी कार्यपालिकाको बैठक बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।